



स्थानीय राजपत्र

सुन्दरहरैँचा नगरपालिका, विराटचोक, मोरङद्वारा प्रकाशित

खण्ड: १०

संख्या: ५

असार ३२ गते, २०८३

भाग १

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम सुन्दरहरैँचा नगरपालिकाको नगर सभाको अठारौँ अधिवेशनले स्वीकृत गरेको सुन्दरहरैँचा नगरपालिका विनियोजन ऐन, २०८३ सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

संवत् २०८३ सालको ऐन नं. ५

सुन्दरहरैँचा नगरपालिका विनियोजन ऐन, २०८३

नगर सभामा पेश भएको मिति २०८३/०३/०७ गते

सभाबाट स्वीकृत मिति २०८३/०३/२९ गते

प्रमाणीकरण मिति २०८३/०३/३१ गते

प्रस्तावना:

सुन्दरहरैँचा नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यहरूका लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकाले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम सुन्दरहरैँचा नगरपालिकाको नगर सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

(क) यस ऐनको नाम "सुन्दरहरैँचा नगरपालिका विनियोजन ऐन, २०८३" रहेको छ ।

(ख) यो ऐन स्थानीय राजपत्रमा प्रकाशन भए पश्चात लागु हुनेछ ।

२. आर्थिक वर्ष २०८३/०८४ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

(१) आर्थिक वर्ष २०८३/०८४ को निमित्त नगर कार्यपालिका, वडा कार्यालय, विषयगत शाखाले गर्ने सेवा कार्यहरूका निमित्त अनुसूची १ मा उल्लेखित चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. १ अर्ब ४२ करोड १ लाख ७ हजार २८५ रुपैयाँ नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नगर सभाबाट बजेट स्वीकृत भइसकेपछि संघीय सरकार, प्रदेश सरकार, अन्य स्थानीय सरकार वा विभिन्न संघसंस्था वा निकायसँग सम्झौता भई वा नभई थप बजेट निकासी भएकोमा, वा आ.व. २०८२/०८३ को अन्त्यसम्ममा काम सम्पन्न भएर कुनै कारणले भुक्तानी हुन नसकेको र म.ले.प.नं. २२१ मा समावेश भएको कुनै पनि आयोजना तथा कार्यक्रमको भुक्तानी/निकासीका लागि नगर कार्यपालिकाको कार्यालयलाई निर्देशन गर्न सक्नेछ ।

३. विनियोजन:

(१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्ने अधिकार दिइएको रकम आर्थिक वर्ष २०८३/०८४ को निमित्त नगरपालिकाको नगर कार्यपालिका, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा वा कार्यहरूको निमित्त विनियोजन गरिएको छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिकाको कार्यालय, वडा कार्यालयले गर्ने सेवा र कार्यहरूका निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगरकार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम

सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एकभन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एकभन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्थाअन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पुँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशतभन्दा बढ्ने गरी कुनै एक वा एकभन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

४. अख्तियारीसम्बन्धी व्यवस्था:

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनअनुसार विनियोजन भएको रकम प्रचलित कानूनको अधीनमा रही खर्च गर्ने अख्तियारी यो ऐन प्रारम्भ भएको दिनदेखि अधिकार प्राप्त अधिकारीलाई हुनेछ ।

५. बाधा अड्काउ फुकाउने अधिकार:

(१) यो ऐन कार्यान्वयनको क्रममा कुनै बाधा उत्पन्न भएमा कार्यपालिकाले त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ ।

अनुसूची-१
(दफा २ सँग सम्बन्धित)

सञ्चित कोषबाट विनियोजन हुने रकम

सि.नं.	बजेट उपशीर्षक	चालु खर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१.	कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च	रु. २९ करोड ५० लाख	-	-	रु. २९ करोड ५० लाख
२.	वित्तीय व्यवस्थापन (ऋण तथा साँवा ब्याज भुक्तानी गर्न)	-	-	रु. २ करोड ५० लाख	रु. २ करोड ५० लाख
३.	वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ	रु. १ करोड ३० लाख	-	-	रु. १ करोड ३० लाख
४.	सामाजिक विकासतर्फ (नगर अस्पतालसमेत) सङ्घीय/प्रदेश-समपूरक/सशर्तसहित	रु. ५३ करोड ४८ लाख ५२ हजार	-	-	रु. ५३ करोड ४८ लाख ५२ हजार
५.	आर्थिक विकासतर्फ सङ्घीय/प्रदेश-समपूरक/सशर्तसहित	रु. ३ करोड १२ लाख ९० हजार	-	-	रु. ३ करोड १२ लाख ९० हजार
६.	पुर्वाधार विकासतर्फ सङ्घीय/प्रदेश-समपूरक/सशर्तसहित	-	रु. ३४ करोड ९८ लाख ६५ हजार २८५	-	रु. ३४ करोड ९८ लाख ६५ हजार २८५
७.	सुशासन तथा संस्थागत विकासतर्फ	रु. ४ करोड २५ लाख	-	-	रु. ४ करोड २५ लाख
८.	वडागत बजेट सिलिङ रु. ५० लाखको वडा गौरवको आयोजनाबाहेक	रु. २ करोड ५८ लाख	रु. १० करोड २८ लाख		रु. १२ करोड ८६ लाख
९.	बहुवर्षीय / क्रमागत आयोजना/कार्यक्रम तथा भुक्तानी दिन बाँकी रकम	-	-	-	रु. ५४ करोड ८६ लाख २८ हजार ८६६ रूपैयाँ
जम्मा (बहुवर्षीय/क्रमागत आयोजना/कार्यक्रम तथा भुक्तानी दिन बाँकी रकमबाहेकको विवरण)		रु. ९४ करोड २४ लाख ४२ हजार (६६.३६%)	रु. ४५ करोड २६ लाख ६५ हजार २८५ (३१.८७%)	रु. २ करोड ५० लाख (१.७७%)	रु. १ अर्ब ४२ करोड १ लाख ७ हजार २८५ रूपैयाँ

बजेटको विस्तृत विवरण अनुसूचीहरूमा संलग्न रहेको ।

माथि उल्लिखित खर्चलाई देहायका स्रोतहरूबाट आय/आम्दानी व्यवस्थापन गर्ने गरीको आयको प्रक्षेपण गरिएको छ।

		आ. व. २०८३/०८४ का लागि	
नगरको सञ्चित कोषमा जम्मा हुन सक्ने अनुमान गरिएको आयको स्रोत र रकमसहितको विवरण			
क्र.सं.	आयगत विवरण	आय प्राप्त हुन सक्ने अनुमान गरिएको स्रोत	अनुमानित आय (रु. मा)
१	आन्तरिक आय	आन्तरिक आम्दानी (खोला ठेक्का र विज्ञापन करबाहेक)	२१०,०००,०००.००
		APG, PG जफत	१४,६००,०००.००
		धरौटी सदरस्याहा	२,५००,०००.००
२	राजस्व बाँडफाँटबाट प्राप्त हुने आय	स्थानीय सरकार - दहत्तर बहत्तर नदीजन्य पदार्थको बिक्रीबाट प्राप्त हुने आय — ६०% (खोला ठेक्काबाट)	४०,०००,०००.००
		स्थानीय सरकार — विज्ञापन कर — ६०%	७००,०००.००
		स्थानीय सरकार — मालपोत रजिष्ट्रेशन तथा रोयल्टी	२२१,१४५,०६९.००
		प्रदेश सरकार — सवारी साधन कर	१८,७८६,२८५.००
		संघीय सरकार — अन्तःशुल्क	४९,१८१,०००.००
		संघीय सरकार — मु.अ.कर	११४,७५६,०००.००
		संघीय सरकार — वन रोयल्टी	३,५००,०००.००
३	समानिकरण अनुदानबाट प्राप्त हुने आय	<u>संघीय वित्तीय समानिकरण अनुदान</u>	२०८,०००,०००.००
		न्यूनतम अनुदान रु. ६,२५,००,०००/-	
		कार्य सम्पादन अनुदान रु. ५२,००,०००/-	
		सुत्रमा आधारित अनुदान रु. १४,०३,००,०००/-	
		प्रदेश वित्तीय समानिकरण अनुदान	१९,३४२,०००.००
४	नदीजन्य पदार्थको बिक्रीबाट प्राप्त हुने आय	वन क्षेत्रको ढुंगा गिट्टी बिक्रीबाट प्राप्त आम्दानी	७०,०००,०००.००
५	नगद साझेदारी रकम	उपभोक्ता/लाभग्राही/अन्य विविध नगद साझेदारी रकम	२०,०००,०००.००
६	बचत रकम	अल्या हुने रकम	१२०,०००,०००.००
७	आयोजना/कार्यक्रमसहित	अल्या हुने रकम	३५५,३८३,७९७.००
		जम्मा	१,४६७,८९४,१५१.००

आज्ञाले,
गणेश राज कार्की
प्रमुख प्रशासकीय अधिकृत